

डुङ्गेश्वर गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय,
दैलेख
विनियोजन ऐन - २०७९



गाउँपालिका: डुङ्गेश्वर
जिल्ला: दैलेख
प्रदेश: कर्णाली, नेपाल

गाउँसभाबाट स्वीकृत मिति: २०७९।०३।२३
प्रमाणिकरण मिति: २०७९।०३।२३
प्रमाणिकरण गर्नेको दस्तखत:

डुङ्गेश्वर गाउँपालिकाको विनियोजन ऐन - २०७९

डुङ्गेश्वर गाउँपालिकाको आर्थिक वर्ष २०७९\१०८० को सेवा र कार्यहरूको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन

सभाबाट स्वीकृत मिति: २०७९।०३।२३ गते

प्रस्तावना:

डुङ्गेश्वर गाउँपालिकाको आर्थिक वर्ष २०७९\१०८० को सेवा र कार्यहरूको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले,

नेपालको संविधानको धारा २२९ को उपधारा (२) बमोजिम डुङ्गेश्वर गाउँसभाले यो ऐन बनाएको छ ।

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यस ऐनको नाम “डुङ्गेश्वर गाउँपालिकाको विनियोजन ऐन - २०७९ रहेको छ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. **आर्थिक वर्ष २०७९\१०८० को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार:** (१) आर्थिक वर्ष २०७९\१०८० को निमित्त गाउँ कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त अनुसूची १ मा उल्लिखित चालु खर्च, पुँजीगत खर्च र वित्तिय व्यवस्थाको रकम समेत गरी जम्मा रकम रु ४०,३९,५२,८७६।०० (चालीस करोड उन्नचालीस लाख बाउन्न हजार आठ सय छहत्तर रुपैयाँ मात्र) मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ ।

३. **विनियोजन:** (१) यस ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०७९\१०८० को निमित्त डुङ्गेश्वर गाउँपालिकाको गाउँ कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकममध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा गाउँ कार्यपालिकाले बचत हुने शिर्षकबाट नपुग हुने

शिर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शिर्षकबाट सो शिर्षकको जम्मा रकमको १० प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शिर्षकहरूबाट अर्को एक वा एक भन्दा बढी शिर्षकहरूमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पुँजीगत खर्च र वित्तीय व्यवस्थातर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शिर्षकमा बाहेक अन्य चालु खर्च शिर्षकतर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्चतर्फ विनियोजित रकम व्याज भुक्तानी खर्च शिर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन ।

तर चालु तथा पुँजीगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि एक शिर्षकबाट सो शिर्षकको जम्मा स्वीकृत रकमको १० प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शिर्षकहरूमा रकम सार्न परेमा गाउँ सभाको स्वीकृति लिनु पर्नेछ ।

अनुसूची-१
(दफा २ सँग सम्बन्धित)
नेपालको संविधानको धारा २२९ (२) बमोजिम
सञ्चित कोषबाट विनियोजन हुने रकम

आ.व. २०७९।०८० को कुल बजेट सिलिङ्ग			
क्र.स.	बजेट शिर्षक	बजेट	कै.
१	वित्तिय समानिकरण तर्फ (संघ)	८८६०००००	
२	वित्तिय समानिकरण तर्फ (प्रदेश)	८३०९०००	
३	राजश्व बाँडफाँड (संघ)	७४४५५०००	
४	राजश्व बाँडफाँड (प्रदेश)	५२९८७६	
५	शर्सत तर्फ (संघ)	१६२३०००००	
६	शर्सत तर्फ (प्रदेश)	१५२३००००	
७	समपूरक अनुदान (संघ)	४५०००००	
८	समपूरक अनुदान प्रदेश	१२६७४०००	
९	विशेष अनुदान (संघ)	१३००००००	
१०	विशेष अनुदान (प्रदेश)	५६५५०००	
११	आन्तरिक स्रोत	३४०००००	
१२	मौज्जात गत वर्षको बचत वा अल्या	१५३०००००	
	जम्मा	४०३९५२८७६	
	चालू तर्फ	२८८६६३८७६	
	पूजी तर्फ	११५२८९०००	
	जम्मा	४०३९५२८७६	

